



प्रदेश राजपत्र

गण्डकी प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड ०४) पोखरा, वैशाख २६ गते, २०७८ साल (अतिरिक्ताङ्क ०६

भाग २

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना

गण्डकी प्रदेश लोक सेवा आयोग नियमावली, २०७८

प्रदेश लोक सेवा आयोग ऐन, २०७८ को दफा ५७ ले दिएको अधिकार प्रयोग गरी गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको परामर्शदाता देहायका नियमहरू बनाएको छ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भः**: (१) यी नियमहरूको नाम “गण्डकी प्रदेश लोक सेवा आयोग नियमावली, २०७८” रहेको छ ।
(२) यो नियमावली तुरन्त प्रारम्भ हुनेछ ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
 - (क) “एन” भन्नाले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ सम्झनु पर्छ ।
 - (ख) “पद” भन्नाले प्रदेश निजामती सेवा, प्रदेशको अन्य सरकारी सेवा, प्रदेश सङ्घित संस्थाको सेवा, स्थानीय सरकारी सेवा तथा स्थानीय तहको सङ्घित संस्थाको सेवाको कुनै कार्यालयको स्वीकृत सङ्घठन संरचना बमोजिमको स्थायी दरबन्दी भित्रको पद सम्झनु पर्छ ।
 - (ग) “समूह” वा “उपसमूह” भन्नाले प्रदेश निजामती सेवा, प्रदेशको अन्य सरकारी सेवा, प्रदेश सङ्घित संस्थाको सेवा, स्थानीय सरकारी सेवा तथा स्थानीय तहको सङ्घित संस्थाको सेवा अन्तर्गतका समूह वा उपसमूह सम्झनु पर्छ ।
तर, प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको ऐन तथा नियम जारी नभएसम्म यी शब्दहरूले प्रचलित निजामती सेवा र सरकारी सेवासम्बन्धी कानून बमोजिमको समूह वा उपसमूहलाई सम्झनु पर्छ ।

परिच्छेद-२

पाठ्यक्रम र परीक्षण विधि सम्बन्धी व्यवस्था

३. **पाठ्यक्रम निर्माणः**: (१) आयोगले प्रदेश निजामती सेवा, प्रदेश अन्य सरकारी सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गतको प्रत्येक सेवा, समूह तथा उपसमूहको पदको लागि लोक सेवा आयोगले अपनाएको अभ्यास, विधि तथा मापदण्डको आधारमा आवश्यकता अनुसार पाठ्यक्रम निर्माण गर्नेछ ।

(२) उपनियम (१) बमोजिम पाठ्यक्रम निर्माण गर्दा आवश्यकता अनुसार सम्बन्धित पदको कार्य विश्लेषण गरी त्यस्तो पदको कार्य विवरण र शैक्षिक योग्यता समेतलाई आधार लिनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम पाठ्यक्रम निर्माण गर्दा पाठ्यक्रम लागू हुने मिति, प्रत्येक विषयको पूर्णाङ्क, उत्तीर्णाङ्क, परीक्षा प्रणाली, परीक्षाको माध्यम (भाषा), प्रश्नको अङ्गभार र समय समेतका कुराहरू समावेश गर्नु पर्नेछ ।

(४) उपनियम (१) बमोजिम आयोगले पाठ्यक्रम निर्माण गर्दा सेवा, समूह, उपसमूह सञ्चालन गर्ने सम्बन्धित मन्त्रालय, सचिवालय, निकाय तथा सम्बन्धित विषयको दक्ष वा विशेषज्ञको राय लिन सक्नेछ ।

४. परीक्षण विधि: (१) पदपूर्तिको लागि आयोगले लिने परीक्षाको उत्तरपुस्तिकाको परीक्षण गर्ने तरिका र मूल्याङ्कन विधि आयोगले निर्धारण गरेको आधार तथा मापदण्ड बमोजिम हुनेछ ।

(२) उपनियम (१) बमोजिम आधार तथा मापदण्ड निर्धारण गर्दा लोक सेवा आयोगले अपनाएको अभ्यास, विधि तथा मापदण्डलाई आधार लिन सकिनेछ ।

परिच्छेद-३

पदपूर्ति सम्बन्धी व्यवस्था

५. पदपूर्तिका लागि माग गर्ने तरिका: (१) प्रदेश निजामती सेवा तथा प्रदेश अन्य सरकारी सेवा र स्थानीय सरकारी सेवाको रिक्त पद पूर्ति गर्न अलित्यारवाताले अनुसूची-१ बमोजिमको माग आकृति फाराम भरी आयोगको कार्यालयमा पठाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम रिक्त पद पूर्ति गर्न माग गर्दा सहायक तहको पदको हकमा प्रत्येक वर्षको श्रावण र माघ मसान्तसम्मको रिक्त पदपूर्तिको लागि वर्षमा दुई पटक माग गर्नुपर्नेछ ।

(३) प्रदेश सङ्गठित संस्था र स्थानीय तहको सङ्गठित संस्थाको मुख्य कार्यालयले रिक्त पद पूर्ति गर्न अनुसूची-१ बमोजिमको माग आकृति फाराम भरी आयोगको कार्यालयमा पठाउनु पर्नेछ ।

(४) यस नियम बमोजिम कुनै पद पूर्ति गर्न माग गरी सकेपछि त्यस्तो पद सरुवाद्वारा पूर्ति गर्न सकिने छैन ।

६. **पद सङ्ख्या निर्धारणः** (१) नियम ५ बमोजिम रिक्त पदको माग सङ्कलन भएपछि त्यस्तो पदको सेवा शर्त सम्बन्धी प्रचलित कानूनमा उल्लेख भएको प्रतिशत बमोजिम आयोगले पद सङ्ख्या निर्धारण गर्नेछ ।

(२) उपनियम (१) बमोजिम पद सङ्ख्या निर्धारण भएपछि सोसँग सम्बन्धित विज्ञापन रद्द भई वा अन्य कुनै कारणले पदपूर्ति हुन नसकेमा त्यसपछि माग हुने पद समेतलाई गणना गरी पद सङ्ख्या निर्धारण गरिनेछ ।

(३) पद सङ्ख्या निर्धारण सम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गर्नेछ ।

७. **विज्ञापन प्रकाशन गर्नु पर्ने:** (१) आयोगले पदपूर्तिको लागि विज्ञापन प्रकाशन गर्दा रिक्त पद सङ्ख्या, सेवा, समूह तथा उपसमूह, तह, आवश्यक न्यूनतम शैक्षिक योग्यता, तालीम वा अनुभव आवश्यक पर्ने भएमा सो कुरा, दरखास्त दस्तुर, परीक्षा दस्तुर, दरखास्त फाराम बुझाउने म्याद र स्थान, परीक्षा हुने मिति तथा परीक्षाको तरिका र माध्यम (भाषा) समेत खुलाई आयोगको बुलेटिन, राष्ट्रिय दैनिक समाचार पत्रिका, आयोगको वेबसाइट तथा आवश्यकता अनुसार सञ्चारका अन्य माध्यम मार्फत विज्ञापन प्रकाशन गर्ने वा गराउनेछ ।

(२) उपनियम (१) बमोजिम दरखास्त फाराम बुझाउने म्याद दिँदा पहिलो पटक विज्ञापन प्रकाशन भएको मितिले कम्तीमा एकाईस दिन दिनु पर्नेछ ।

(३) उपनियम (२) मा जुनसकै कुरा लेखिएको भए तापनि दरखास्त फाराम बुझाउन म्याद समाप्त भएको मितिले सात दिनभित्र परीक्षा दस्तुरको दोब्बर दस्तुर तिरी दरखास्त फाराम बुझाउन सकिनेछ ।

(४) आयोगले रिक्त पदमा पद पूर्ति गर्न कार्यतालिका बनाई वर्षको एक पटक विज्ञापन प्रकाशन गर्नेछ ।

तर सहायक तहको पद पूर्ति गर्न वर्षको दुई पटक विज्ञापन प्रकाशन गर्न बाधा पर्ने छैन ।

(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विशेष परिस्थिति परी दरखास्त फाराम बुझाउन म्याद थप गर्न आवश्यक छ भन्ने आयोगलाई लागेमा आयोगले दरखास्त फाराम बुझाउने म्याद थप गर्न सक्नेछ ।

८. **दरखास्त फाराम बुझाउनु पर्ने:** ऐनको दफा २६ तथा नियम ७ बमोजिम प्रकाशित विज्ञापन बमोजिमको प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले आयोगले निर्धारण गरे बमोजिमको दरखास्त फाराम भरी आयोगले तोकेको परीक्षा दस्तुर सहित विज्ञापनमा उल्लेख भएको म्यादभित्र आयोगले तोकेको स्थानमा दरखास्त फाराम बुझाउनु पर्नेछ ।
९. **उम्मेदवारको उमेर र योग्यताको गणना:** (१) नियम ८ बमोजिम दरखास्त फाराम बुझाउने व्यक्तिको उम्मेदवार हुनको लागि प्रचलित कानून बमोजिम पुग्नु पर्ने वा कायम रहनु पर्ने उमेर त्यस्तो दरखास्त फाराम बुझाउनको लागि नियम ७ को उपनियम (२) बमोजिम दिइएको अन्तिम दिनसम्ममा पुगेको वा कायम रही उमेरको हद ननाधेको हुनु पर्नेछ ।
- (२) उम्मेदवारको उमेरको गणना गर्दा निजले दरखास्त फाराम साथ पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्ष, नागरिकताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा निजले पेश गरेको उमेर खुलेको अन्य प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निज पहिले जन्मिएको देखिन्छ सोही आधारमा निजको उमेरको गणना गरिनेछ ।
- (३) नियम ७ को उपनियम (२) बमोजिम दिइएको अन्तिम म्याद पछि प्राप्त हुने शैक्षिक योग्यता, तालिम, अनुभव वा सेवा अवधि गणना गरिनेछैन ।
१०. **दरखास्त फाराम उपर छानबिन गर्ने:** (१) नियम ८ बमोजिम आयोगमा प्राप्त दरखास्त फाराम विज्ञापनमा उल्लेख भए बमोजिम रीत पुगे नपुगेको छानबिन गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम दरखास्त फाराम उपर छानबिन गर्दा उम्मेदवारको दरखास्त रीतपूर्वकको देखिएमा सम्बन्धित उम्मेदवारलाई नियम ११ को उपनियम (१) बमोजिमको परीक्षा प्रवेशपत्र उपलब्ध गराउनु पर्नेछ ।
- (३) उपनियम (१) बमोजिम दरखास्त फाराम उपर छानबिन गर्दा म्यादभित्र प्राप्त नभएको वा न्यूनतम योग्यता नपुगेको वा विज्ञापनमा उल्लिखित अन्य विवरण नखुलाएको वा नमिलेको, परीक्षा दस्तुर नबुझाएको वा अन्य रीत नपुगेको पाइएमा त्यस्तो दरखास्त फाराम उपर कुनै कारबाही गरिने छैन ।
- (४) कुनै पनि उम्मेदवारको दरखास्त फाराम शर्त राखी स्वीकृत गरिने छैन ।

(५) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि परीक्षा प्रवेशपत्र जारी भएपछि कुनै उम्मेदवारको दरखास्त फाराम रीत पूर्वको नदेखिएमा त्यस्तो दरखास्त फाराम जुनसुकै अवस्थामा रद्द गर्न सकिनेछ ।

११. **परीक्षा प्रवेशपत्र सम्बन्धी व्यवस्था:** (१) परीक्षा प्रवेशपत्रको ढाँचा आयोगले निर्धारण गर्नेछ ।

(२) उम्मेदवारले प्रवेशपत्रमा उल्लेख भएको शर्त पालना गर्नु पर्नेछ र त्यस्तो शर्त पालना नगर्ने उम्मेदवारलाई आयोगले उपयुक्त ठहरायाएको कारबाही गर्न सक्नेछ ।

(३) आयोगले प्रदान गरेको परीक्षा प्रवेशपत्र हराएमा वा नासिएमा सम्बन्धित व्यक्तिको निवेदनको आधारमा आयोगले तोकेको दस्तुर लिई परीक्षा प्रवेशपत्रको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।

१२. **उम्मेदवारको नामावली प्रकाशन:** प्रत्येक विज्ञापनको लागि दरखास्त फाराम बुझाउने नियम ७ को उपनियम (३) बमोजिमको म्याद समेत समाप्त भएपछि आयोगले दरखास्त फाराम स्वीकृत भएका सबै उम्मेदवारको नामावली आयोगको वेबसाइट र सूचना पाठीमा प्रकाशन गर्नु पर्नेछ ।

१३. **परीक्षा केन्द्र र स्थान:** (१) नियम १२ बमोजिम उम्मेदवारको नामावली प्रकाशन भएपछि वा प्रदेश प्रहरी सेवाको पदमा लिखित परीक्षाको लागि उम्मेदवारको नामावली सहित आयोगमा अनुरोध भई आएपछि आयोगले सम्बन्धित सबैको जानकारीको लागि परीक्षा केन्द्र र स्थान तोक्नेछ ।

(२) आयोगले उपनियम (१) बमोजिम परीक्षा केन्द्र र स्थान तोकदा आवश्यकता अनुसार आयोगको कार्यालय रहेको जिल्लाका अतिरिक्त अन्य जिल्लामा समेत तोक्न सक्नेछ ।

परिच्छेद - ४

प्रश्नपत्रको निर्माण तथा परिमार्जन सम्बन्धी व्यवस्था

१४. **प्रश्नको निर्माण:** (१) आयोगले परीक्षाको लागि प्रश्नको निर्माण गर्दा सम्बन्धित विषयका दक्ष वा विशेषज्ञदारा गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रश्नको निर्माण गर्न दक्ष वा विशेषज्ञलाई सम्बन्धित विषयको पाठ्यक्रम, नमूना प्रश्न, प्रश्न निर्माण निर्देशिका र अन्य आवश्यक विवरण समेत गोप्य रूपले उपलब्ध गराउनु पर्नेछ ।

(३) कुनै पदको पाठ्यक्रममा भौगोलिक, ऐतिहासिक, आर्थिक, राजनीतिक, कानूनी, वैज्ञानिक, अन्तर्राष्ट्रिय गतिविधि, आदि विभिन्न क्षेत्रहरू समावेश भएकोमा त्यस्तो पाठ्यक्रम अनुसार प्रश्न निर्माण गर्दा सबै क्षेत्र समावेश हुने गरी सम्भव भएसम्म सम्बन्धित क्षेत्रका दक्ष वा विशेषज्ञद्वारा निर्माण गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

(४) कुनै एक विज्ञापन बमोजिम हुने परीक्षाको लागि कम्तिमा प्रत्येक विषयको चार सेट प्रश्न निर्माण गर्नु पर्नेछ ।

(५) आयोगको वार्षिक कार्यतालिका अनुसार रिक्त पदको माग प्राप्त हुने समय र प्रश्नपत्र भण्डारमा मौज्दातको अवस्था समेतलाई दृष्टिगत गरी प्रश्न निर्माण गर्नु पर्नेछ ।

१५. **प्रश्नको परिमार्जनः** (१) नियम १४ बमोजिम निर्माण गरिएका प्रश्नको परिमार्जन (मोडरेशन) आवश्यकता अनुसार एक वा एक भन्दा बढी दक्ष वा विशेषज्ञद्वारा गराउनु पर्नेछ । यसरी प्रश्नको परिमार्जन गराउँदा दुई वा सो भन्दा बढी समूहबाट अलग अलग रूपमा गराउन सकिनेछ ।

(२) उपनियम (१) बमोजिम प्रश्नको परिमार्जन गर्दा सकभर सबै पाठ्यांश (खण्ड, समूह, उपसमूह) बाट समानुपातिक रूपमा प्रश्न समावेश गर्नु पर्नेछ । प्रश्नको चयन गर्दा पाठ्यक्रममा तोकिएको समयभित्र उम्मेदवारले उत्तर लेख सक्ने किसिमको हुनु पर्नेछ ।

(३) प्रश्न परिमार्जन गर्दा देहायका कुराहरूमा ध्यान दिनु पर्नेछ:-

(क) विवादास्पद तथा द्विविधायुक्त प्रश्न नराखे,

(ख) पाठ्यक्रमभन्दा बाहिरका प्रश्न नराखे,

(ग) सम्बन्धित पद (तह) को स्तरसँग मिल्ने किसिमका प्रश्न राखे,

(घ) प्रश्नको सेट तयार गर्दा एक सेटभित्र रहने प्रश्नहरू नदोहोरिने गरी तयार गर्ने,

(ङ) प्रश्नको परिमार्जन सम्बन्धमा आयोगले तोकेको अन्य कार्यविधिको पालना गर्ने ।

(४) प्रश्न परिमार्जन गर्दा प्रयोग नभएका वा प्रयोग गर्न अनुपयुक्त देखिएका प्रश्नहरू सम्बन्धित शाखाले धुल्याउनेछ ।

१६. **प्रश्नपत्रको भण्डारण तथा छपाईः** (१) नियम १५ बमोजिम परिमार्जन गरिएका प्रश्नपत्रको भण्डारण गर्न आयोगमा एक प्रश्नपत्र भण्डार रहनेछ ।

(२) उपनियम (१) वमोजिमको प्रश्नपत्र भण्डार आयोगको सचिवको सामान्य रेखदेख र नियन्त्रणमा सम्बन्धित महाशाखा प्रमुखको जिम्मामा रहनेछ ।

(३) प्रश्नपत्रको छपाई सम्बन्धी काम आयोगको सचिवले तोकेको कर्मचारीले गर्नु पर्नेछ ।

परिच्छेद - ५

परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा निजा प्रकाशन सम्बन्धी व्यवस्था

१७. **परीक्षा सञ्चालन:** (१) आयोगले पदपूर्तिको लागि प्रकाशन गरेको विज्ञापन वमोजिम उम्मेदवारको छनौट गर्न सोही विज्ञापनमा उल्लेख भए वमोजिम परीक्षा सञ्चालन गर्नेछ ।

(२) प्रदेश प्रहरी सेवाको पदमा लिखित परीक्षाको लागि पदपूर्ति समितिको सिफारिस सहित अनुरोध भई आएमा आयोगले मिति, समय र स्थान तोकी लिखित परीक्षा सञ्चालन गर्नेछ ।

(३) आयोगले उम्मेदवारको छनौट गर्दा आवश्यकता अनुसार प्रारम्भिक परीक्षा समेत सञ्चालन गर्न सक्नेछ ।

(४) परीक्षा सञ्चालन सम्बन्धी अन्य व्यवस्था आयोगले बनाएको निर्देशिकामा उल्लेख भए वमोजिम हुनेछ ।

१८. **उत्तरपुस्तिकामा सङ्केत राखेः** (१) आयोगबाट लिइने लिखित परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिकामा पहिलो तथा दोस्रो सङ्केत राख्नु पर्नेछ ।

(२) आयोगले अन्यथा व्यवस्था गरे वाहेक सामान्यतया उत्तरपुस्तिकामा पहिलो सङ्केत राख्न वा राख्न लगाउने जिम्मेवारी आयोगको सम्बन्धित महाशाखा प्रमुखको हुनेछ ।

(३) उत्तरपुस्तिकामा पहिलो सङ्केत राखेपछि दोस्रो सङ्केत आयोगको सचिवले तोकेको अधिकृत कर्मचारीले राखेछ ।

(४) उत्तरपुस्तिकामा राखिएको पहिलो सङ्केतको अर्धकट्टीको सिलबन्दी पोका आयोगको सचिव वा निजले तोकेको कर्मचारीको र दोस्रो सङ्केतको अर्धकट्टीको सिलबन्दी पोका अध्यक्ष वा निजले तोकेको आयोगको कर्मचारीको जिम्मेवारीमा रहनेछ ।

(५) लिखित परीक्षाको नतिजा प्रकाशन गर्न सम्बन्धित शाखाबाट लिखित अनुरोध भएपछि अर्धकट्टीको सिलबन्दी पोका सम्बन्धित शाखामा उपलब्ध गराउनु पर्नेछ ।

(६) विद्युतीय प्रणालीबाट उत्तरपुस्तिका परीक्षण गर्ने भएमा बारकोडको प्रयोग सम्बन्धी व्यवस्था आयोगले बनाएको निर्देशिका बमोजिम हुनेछ ।

१९. **उत्तरपुस्तिकाको परीक्षण:** (१) नियम १८ बमोजिम उत्तरपुस्तिकामा सङ्केत राखिसके पछि उत्तरपुस्तिकाको परीक्षण आयोगले तोकेको सम्बन्धित विषयको दक्ष वा विशेषज्ञबाट गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम उत्तरपुस्तिका परीक्षणको लागि आयोगले आवश्यकता अनुसार परीक्षण सम्बन्धी निर्देशिका, परीक्षण गर्ने तरिका र मूल्याङ्कन गर्ने विधि समेत सम्बन्धित दक्ष वा विशेषज्ञलाई उपलब्ध गराउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम उत्तरपुस्तिका प्राप्त भए पछि सम्बन्धित दक्ष वा विशेषज्ञले समयमै त्यस्ता उत्तरपुस्तिका परीक्षण गरी गोप्य रूपमा आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।

२०. **उत्तरपुस्तिका रुजु गर्ने:** (१) नियम १९ को उपनियम (३) बमोजिम दक्ष वा विशेषज्ञबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिका रुजु गरी राखिनेछ ।

(२) उत्तरपुस्तिका रुजु गर्दा देहायका कुराहरू ध्यान दिनु पर्नेछ:-

- (क) उम्मेदवारले लेखेको सबै उत्तर परीक्षण गरी अङ्ग दिइएको छ, छैन,
- (ख) परीक्षकले दिएको सबै अङ्गहरू ठीकसँग जोडिएको छ, छैन,
- (ग) आयोगले तोकेका अन्य कुराहरू ।

२१. **उत्तरपुस्तिकाको सम्परीक्षण तथा पुनःपरीक्षण:** (१) आयोगले आवश्यक देखेमा सम्बन्धित विषयको दक्ष वा विशेषज्ञबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिकामध्ये सबै वा केही उत्तरपुस्तिका सम्परीक्षण गराउन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम उत्तरपुस्तिका सम्परीक्षण गर्दा दक्ष वा विशेषज्ञले पालना गर्नु पर्ने शर्तहरू पालना नभएको पाइएमा त्यस्ता उत्तरपुस्तिकाको पुनः परीक्षण गराइनेछ ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि उत्तरपुस्तिकाको पुनः परीक्षण गरिने छैन ।

२२. प्रयोगात्मक परीक्षाको मूल्याङ्कनः (१) आयोगको कार्यालयमा हुने प्रयोगात्मक परीक्षाको मूल्याङ्कनको लागि अध्यक्षले तोकको सदस्य वा आयोगको अधिकृत कर्मचारीको अध्यक्षतामा सम्बन्धित विषयको दक्ष वा विशेषज्ञ र अन्य एकजना व्यक्ति सदस्य रहेको एक मूल्याङ्कन समिति रहनेछ ।

(२) प्रयोगात्मक परीक्षाको मूल्याङ्कन सम्बन्धी तरिका र विधि आयोगले बनाएको निर्देशिकामा व्यवस्था भए बमोजिम हुनेछ ।

२३. लिखित वा प्रयोगात्मक परीक्षाको नतिजा: (१) ऐनको दफा ३३ बमोजिम आयोगले लिखित वा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्दा रिक्त पदको अनुपातमा अनुसूची-२ बमोजिमको सङ्ख्यामा वर्णनुक्रम वा रोल नम्बरका आधारमा प्रकाशन गर्नु पर्नेछ ।

(२) प्रदेश प्रहरी सेवाको पदमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि आयोगले लिखित परीक्षा उत्तीर्ण उम्मेदवारहरूको नामावली प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको प्रयोजनका लागि र नामावली सहितको प्रासाङ्ग तालिका अन्तिम नतिजा प्रकाशन गर्ने प्रयोजनका लागि मात्र खोल्ने गरी शिलबन्दी गरी सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम नतिजा प्रकाशन गर्दा अस्थायी योग्यताक्रम सूचीमा समावेश गर्ने प्रयोजनको लागि उत्तीर्णाङ्ग प्राप्त गरेका तर सो नतिजामा नाम समावेश हुन नसकेका उम्मेदवारहरूमध्येबाट कम्तीमा दुई जना हुने गरी पद सङ्ख्याको वीस प्रतिशतसम्म उम्मेदवारको नाम छुट्टै सिलबन्दी गरी राख्नु पर्नेछ । तर,

(१) निर्धारित सङ्ख्याभन्दा कम उम्मेदवार उपलब्ध भएको अवस्थामा सोही अनुसार क्रम सङ्ख्यामा नाम समावेश गर्न सकिनेछ ।

(२) लिखित वा प्रयोगात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारबाट अस्थायी योग्यताक्रम सूचीमा समावेश हुने सङ्ख्या पुग्ने अवस्था भएमा सो प्रयोजनको लागि छुट्टै सूची राखिने छैन ।

(३) लिखित परीक्षा पछि प्रयोगात्मक परीक्षा हुने पदको हकमा लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा अस्थायी योग्यताक्रम सूची प्रकाशन गरिने छैन ।

२४. **पुनर्योगः** (१) आयोगले सञ्चालन गरेको लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि कुनै उम्मेदवारले आफ्नो लिखित परीक्षाको कुनै वा सबै पत्रको पुनर्योग गरी पाउँ भनी पुनर्योग गर्नु पर्ने पत्र उल्लेख गरी सो पदका लागि तोकिएको परीक्षा दस्तुरको आधा दस्तुर संलग्न गरी लिखित परीक्षाको नतिजा प्रकाशन भएको सात दिनभित्र आयोगको कार्यालयमा निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा आयोगको कार्यालयले लिखित परीक्षाको प्रासाङ्कको पुनर्योग गरी निवेदकलाई सोको नतिजा जानकारी गराउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम पुनर्योग गर्दा निवेदकको नाम लिखित परीक्षाको नतिजामा समावेश गर्नु पर्ने देखिएमा नियम २३ को उपनियम (१) बमोजिमको नतिजामा समावेश गरिनेछ ।

परिच्छेद-६

अन्तर्वार्ता सम्बन्धी व्यवस्था

२५. **अन्तर्वार्ता र अन्य चरणको परीक्षामा समावेश गराइने:** (१) ऐनको दफा ३३ तथा नियम २३ बमोजिम प्रकाशित नतिजामा नाम समावेश भएको उम्मेदवारलाई मात्र अन्तर्वार्ता र आयोगले तोकेको अन्य विभिन्न चरणका परीक्षामा समावेश गराइनेछ ।

(२) लिखित परीक्षा र प्रयोगात्मक परीक्षासमेत हुनेमा लिखित परीक्षाबाट छनौट हुने उम्मेदवारलाई मात्र प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा समावेश गराइनेछ ।

२६. **अन्तर्वार्ता समितिको गठनः** (१) ऐनको दफा ३४ को उपदफा (१) बमोजिमको अन्तर्वार्ता समितिमा समितिको अध्यक्ष र दक्ष वा विशेषज्ञ समेत गरी कम्तिमा तीन जना सदस्य रहेनेछन् ।

(२) ऐनको दफा ३४ को उपदफा (२) बमोजिमको अन्तर्वार्ता समिति सम्बन्धित कार्यालय प्रमुख वा निजले तोकेको निकटतम अधिकृत कर्मचारीको अध्यक्षतामा दक्ष वा विशेषज्ञ समेत गरी तीन सदस्यीय हुने गरी गठन हुनेछ । सम्बन्धित कार्यालय प्रमुख पद रिक्त रहेको वा अन्य कुनै कारणले उपयुक्त देखिएमा आयोगको प्रदेशस्तरीय कार्यालयबाट अन्तर्वार्ता समितिको अध्यक्षता गर्ने कर्मचारी खटाउन सकिनेछ ।

(३) अन्तर्वार्ताका लागि अध्यक्षले ऐनको दफा ३४ को उपदफा (३) को अधीनमा रही सामान्यतया अन्तर्वार्ता हुने मिति भन्दा एकदिन अगाडि अन्तर्वार्ता समितिको गठन गर्नेछ ।

(४) उपनियम (१) र (२) बमोजिम गठित अन्तर्वार्ता समितिका अध्यक्ष र सदस्यलाई गोप्य तरिकाले सूचना गर्नु पर्नेछ ।

(५) कुनै सेवा, समूह, उपसमूह वा पदको लागि एकै समयमा एक भन्दा बढी अन्तर्वार्ता कार्यक्रम सञ्चालन गर्नु परेमा आवश्यकता अनुसार उपनियम (१) र (२) बमोजिम अन्तर्वार्ता समिति गठन गरी गोलाप्रथाद्वारा अन्तर्वार्ता लिइने ठोली तोकिनेछ ।

२७. **अन्तर्वार्ताको मूल्याङ्कन सम्बन्धी व्यवस्था:** (१) अन्तर्वार्तामा उम्मेदवारको मूल्याङ्कन गर्न अनुसूची-३ बमोजिमको फाराम प्रयोग गरिनेछ ।

(२) अन्तर्वार्ता समितिको अध्यक्ष वा सदस्यको अन्तर्वार्तामा भाग लिने कुनै उम्मेदवारसँग अनुसूची-३ मा उल्लिखित नाता पर्ने भएमा अन्तर्वार्ता समितिको त्यस्तो अध्यक्ष वा सदस्यले उक्त विज्ञापनको अन्तर्वार्तामा बस्न हुँदैन । सो नाताभित्र परेको कुरा नतिजा प्रकाशन हुनु भन्दा अघि प्रमाणित भएमा सो अन्तर्वार्ताकर्ताले प्रदान गरेको अङ्ग गणना गरिने छैन ।

(३) अन्तर्वार्ता समितिको प्रत्येक सदस्यलाई अन्तर्वार्ता हुने पदको विवरण, पाठ्यक्रम र उम्मेदवारको व्यक्तिगत विवरणको एक-एक प्रति उपलब्ध गराउनु पर्नेछ ।

(४) अन्तर्वार्ताको अङ्गभार अनुसूची-४ मा उल्लेख भए बमोजिम हुनेछ ।

(५) अन्तर्वार्तामा पूर्णाङ्कको सत्तरी प्रतिशतभन्दा बढी वा चालिस प्रतिशतभन्दा घटी अङ्ग दिनु परेमा सोको कारण खुलाउनु पर्नेछ । यसरी कारण नखुलाई अधिकतम भन्दा बढी वा न्यूनतम भन्दा घटी अङ्ग दिएकोमा बढीमा सत्तरी प्रतिशत र घटीमा चालिस प्रतिशत अङ्ग दिएको माती गणना गरिनेछ ।

(६) अन्तर्वार्ता समितिको कुनै सदस्यले स्पष्ट कारण खुलाई कुनै उम्मेदवारलाई उपनियम (५) बमोजिम सत्तरी प्रतिशत भन्दा बढी वा चालिस प्रतिशत भन्दा कम अङ्ग प्रदान गरेको अवस्थामा समेत अन्तर्वार्ता समितिका पचास प्रतिशत भन्दा बढी सदस्यले त्यसरी स्पष्ट कारण खुलाई अङ्ग प्रदान गरेको

अवस्थामा मात्र मान्य हुनेछ । अन्यथा बढीमा सत्तरी प्रतिशत र घटीमा चालिस प्रतिशत अड्ड मानी गणना गरिनेछ ।

२८. अग्रिम वा छुट अन्तर्वार्ता लिन सकिने: (१) लिखित वा प्रयोगात्मक परीक्षाको प्रकाशित नतिजामा समावेश भएको कुनै उम्मेदवारले मनासिव कारण जनाइ अन्तर्वार्ताको लागि तोकिएको मिति भन्दा अगाडी अन्तर्वार्ता लिइदिन सोको कारण उल्लेख गरी निवेदन दिएमा र निवेदनको व्यहोरा मनासिव देखिएमा आयोगले त्यस्तो अन्तर्वार्ता लिइदिन सक्नेछ ।

(२) कुनै उम्मेदवारले देहायको अवस्था परी अन्तर्वार्ताको लागि आयोगबाट निर्धारण भएको मिति र समयमा उपस्थित हुन नसकेमा सो को प्रमाण सहित अन्तर्वार्ताका लागि तोकिएको मितिले किरिया बस्नु परेको तथा सुत्केरी भएको हकमा पन्थ्र दिन र अन्य अवस्थाको हकमा सात दिनभित्र निवेदन दिएमा आयोगले निवेदनको व्यहोरा मनासिव देखेमा छुट अन्तर्वार्ता लिने व्यवस्था गर्न सक्नेछ:-

- (क) काबु बाहिरको परिस्थिति परेमा,
- (ख) सरकारी कामको कारणबाट उपस्थित हुन नसकेमा,
- (ग) किरिया बस्नु परेमा,
- (घ) सुत्केरी भएमा,
- (ङ) अन्तर्वार्तामा उपस्थित हुन नसक्ने गरी आकस्मिक विरामी भएमा ।

(३) उपनियम (१) र (२) मा जुनसूकै कुरा लेखिएको भए तापनि प्रयोगात्मक परीक्षा वा सामूहिक छलफल वा अन्तर्वार्ता पूर्वका अन्य परीक्षामा अनुपस्थित रहेको उम्मेदवारलाई अन्तर्वार्तामा समावेश गराइने छैन ।

(४) अग्रिम तथा छुट अन्तर्वार्तामा समावेश हुने उम्मेदवारले आयोगले निर्धारण गरे बमोजिमको दस्तुर बुझाउनु पर्नेछ ।

२९. अन्तर्वार्ता सम्बन्धी अन्य व्यवस्था: (१) अन्तर्वार्ता हुने दिन आयोगले खटाएको कर्मचारीले उम्मेदवारबाट पेश भएको प्रमाणित कागजातको सङ्कल प्रतिसँग भिडाउने र प्रवेशपत्र जाँच गरी हाजिर समेत गराउनु पर्नेछ ।

(२) प्रदेश निजामती सेवा, प्रदेशको अन्य सरकारी सेवा, प्रदेश सङ्गठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा तथा स्थानीय तहको सङ्गठित संस्थाको पदमा प्रवेश पाउने उद्देश्यले शैक्षिक योग्यता, उमेर, नागरिकता, अनुभव आदि

ढाँटको देखिएमा त्यस्तो उम्मेदवारलाई अन्तर्वार्तामा समावेश गराइने छैन र निजको दरखास्त रद्द गरिनेछ ।

(३) अन्तर्वार्ता सम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गर्नेछ ।

परिच्छेद-७

योग्यताक्रम तथा नियुक्तिको सिफारिस सम्बन्धी व्यवस्था

३०. **अन्तिम नतिजाको लागि योग्यताक्रमको सूची प्रकाशन गर्ने:** (१) ऐनको दफा ३५ बमोजिम अन्तिम नतिजा प्रकाशनको लागि आयोगबाट लिइएको विभिन्न चरणको परीक्षामा उम्मेदवारले प्राप्त गरेको अड्को आधारमा योग्यताक्रमको सूची तयार गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम योग्यताक्रमको सूची तयार गर्दा उम्मेदवारहरूको कुल प्रापाङ्क बराबर भएमा देहायका आधारमा योग्यताक्रम कायम गरिनेछ:-

- (क) लिखित परीक्षा हुनेमा लिखित परीक्षाको प्रापाङ्कको आधारमा,
- (ख) लिखित परीक्षा र प्रयोगात्मक परीक्षा हुनेमा खण्ड (क) बमोजिम योग्यताक्रम नछुट्टिएमा प्रयोगात्मक परीक्षाको प्रापाङ्कको आधारमा,
- (ग) खण्ड (ख) बमोजिम पनि उम्मेदवारको योग्यताक्रम नछुट्टिएमा अन्तर्वार्ताको प्रापाङ्कको आधारमा,
- (घ) खण्ड (ग) बमोजिम पनि उम्मेदवारको योग्यताक्रम नछुट्टिएमा सम्बन्धित पदको सेवा प्रवेशको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रापाङ्कको प्रतिशत वा ग्रेडिङ स्तरको आधारमा,
- (ङ) खण्ड (घ) बमोजिम पनि उम्मेदवारहरूको योग्यताक्रम नछुट्टिएमा विज्ञापन गरिएको पदभन्दा एक तह मुनिको पदमा बहाल रहेको व्यहोरा दरखास्त फाराममा उल्लेख गरेको भए त्यस्तो पदको ज्येष्ठताको आधारमा,
- (च) खण्ड (ङ) बमोजिम पनि उम्मेदवारहरूको योग्यताक्रम नछुट्टिएमा उमेरको ज्येष्ठताको आधारमा,
- (छ) अन्तर्वार्ताबाट मात्र छनौट गरिने पदको हकमा खण्ड (घ), (ङ) वा (च) को आधारमा ।

(३) उपनियम (२) मा उल्लिखित आधार बमोजिम उम्मेदवारहरूको योग्यताक्रम नछुटिएमा आयोगले निर्धारण गरे बमोजिम योग्यताक्रम कायम गरी ऐनको दफा ३५ बमोजिम अन्तिम नतिजा प्रकाशन गरिनेछ ।

(४) उपनियम (३) बमोजिम अन्तिम नतिजा प्रकाशन गर्दा आयोगले लिएको समानस्तरको एकभन्दा बढी पदको परीक्षामा उर्तीण हुने उम्मेदवारलाई दोहोरो नपर्ने गरी पहिले नतिजा प्रकाशन हुने एक पदमा मात्र समावेश गरिनेछ ।

(५) यस नियम बमोजिम आन्तरिक प्रतियोगिताको आधारमा हुने बढुवाको योग्यताक्रम सूची प्रकाशन गर्नु अगाडि सम्बन्धित उम्मेदवार उपर बढुवाको उम्मेदवार हुन नपाउने गरी विभागीय सजाय भए नभएको बुझनुपर्नेछ । यसरी बुझदा कुनै उम्मेदवारले त्यस्तो विभागीय सजाय पाएको भएमा त्यस्तो उम्मेदवारको नाम हटाई योग्यताक्रम सूची प्रकाशन गर्नु पर्नेछ ।

(६) योग्यताक्रमको सूची प्रकाशन सम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गर्नेछ ।

३१. **वैकल्पिक उम्मेदवारको सूची:** नियम ३० बमोजिम उम्मेदवारको योग्यताक्रम अनुसार अन्तिम नतिजा प्रकाशन गर्दा अनुसूची-५ बमोजिमको सङ्ख्यामा वैकल्पिक उम्मेदवारको सूची समेत प्रकाशन गर्नु पर्नेछ ।

तर,

(१) वैकल्पिक उम्मेदवारको सूची प्रकाशन गर्दा पर्यास सङ्ख्यामा उम्मेदवार उपलब्ध हुन नसकेमा सो अनुसूचीमा उल्लेख भएको भन्दा कम सङ्ख्यामा पनि उम्मेदवारको वैकल्पिक सूची प्रकाशन गर्न सकिनेछ ।

(२) खुला र समावेशी समूहको एकमुष्ट योग्यताक्रम प्रकाशन हुने विज्ञापनमा एउटा सेवा, समूह, उपसमूह वा तहको पछिल्लो विज्ञापनबाट सिफारिस हुने उम्मेदवारको नाम अघिल्लो विज्ञापनको वैकल्पिक सूचीमा समावेश नगरी क्रमशः निज भन्दा पछिल्लो क्रमको उम्मेदवारको नाम समावेश गरी वैकल्पिक सूची प्रकाशन गर्न सकिनेछ ।

३२. नियुक्तिको लागि सिफारिस गर्ने: (१) ऐनको दफा ३६ को उपदफा (१) बमोजिम आयोगले नियुक्तिको लागि अछियारवाला समक्ष सिफारिस पठाउँदा सम्बन्धित उम्मेदवारले बुझाएको एक प्रति दरखास्त फाराम र सो साथ पेश भएका प्रमाणपत्रका प्रतिलिपिहरू समेत पठाउनु पर्नेछ ।

(२) आयोगले सहायक स्तरको पदको तथा स्थानीय तहको पदको नियुक्तिका लागि सम्बन्धित अछियारवाला समक्ष सिफारिस गर्दा देहायका आधारमा गर्नेछ:-

(क) सम्भव भएसम्म उम्मेदवारले रोजेको कार्यालय वा स्थानीय तह, तर, एकभन्दा बढी उम्मेदवारले एउटा कार्यालय वा स्थानीय तह रोजेको अवस्थामा पहिलो योग्यताक्रममा रहेको उम्मेदवारले प्राथमिकता पाउनेछ ।

(ख) उम्मेदवारले रोजेको कार्यालय वा स्थानीय तह बाँकी नरहे वा कुनै पनि कार्यालय वा स्थानीय तह रोजेको नभएमा त्यस्ता उम्मेदवारलाई योग्यताक्रमानुसार घरपायकको कार्यालय वा स्थानीय तह ।

३३. वैकल्पिक उम्मेदवार सिफारिस गर्ने: (१) आयोगले ऐनको दफा ३६ को उपदफा (२) को अवस्थाको अतिरिक्त देहायको कुनै अवस्थामा वैकल्पिक उम्मेदवारको सूचीमा रहेको उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्तिको लागि सिफारिस गर्नेछ:-

(क) नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारले नियुक्तिको सूचना पाएको वा सूचना प्रकाशन भएको मितिले तीस दिनभित्र नियुक्ति पत्र नलिएमा,

तर, नियुक्तिको लागि सिफारिस भएका उम्मेदवारले सम्बन्धित कार्यालयमा आफै उपस्थित भई नियुक्ति नलिने व्यहोराको निवेदन पेश गरी सनाखत गरेमा यस खण्ड बमोजिमको अवधि ननाघे पनि वैकल्पिक उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस गर्न सकिनेछ ।

(ख) नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारले नियुक्ति बुझिलाइएको मितिले प्रचलित कानून बमोजिमको अवधिभित्र

सम्बन्धित कार्यालयमा बहाली नगरेको आधारमा
अछितयारवालाले निजको नियुक्ति बदर गरेमा,

- (ग) आयोगबाट नियुक्तिको लागि सिफारिस गरिएको कुनै उम्मेदवार
सिफारिस हुँदाका बखत प्रचलित कानून बमोजिम अयोग्य रहेको
कुरा सिफारिस भई सके पश्चात मात्र जानकारी हुन आई
आयोगबाट त्यस्ता उम्मेदवारको सिफारिस रद्द भई
अछितयारवालाले निजको नियुक्ति बदर गरेमा, र
- (घ) नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारको सिफारिस
भएको मितिले एक वर्षभित्र मृत्यु भई वा निजले नियुक्ति
लिएको पदबाट राजीनामा दिई वा निजको अन्य पदमा नियुक्ति
भई निजले नियुक्ति लिएको पद रिक्त हुन आएमा ।

(२) उपनियम (१) को खण्ड (क), (ख) वा (घ) बमोजिमको अवस्था
परेमा अछितयारवालाले पद रिक्त भएको मितिले सात दिनभित्र आयोगलाई
जानकारी दिनु पर्नेछ ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पद रिक्त
भएको सात दिनभित्र जानकारी दिन नसकेको मनासिव कारण सहित
अछितयारवालाबाट लेखी आएमा आयोगले वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई
योग्यताक्रम अनुसार नियुक्तिको लागि सिफारिस गर्न सक्नेछ ।

तर, आयोगले नियुक्तिको लागि सिफारिस गरेको एक वर्ष सात दिन पछि
प्राप्त भएको जानकारीको आधारमा वैकल्पिक उम्मेदवारलाई नियुक्तिको लागि
सिफारिस गरिने छैन ।

३४. अस्थायी उम्मेदवारको सूची प्रकाशन गर्ने: (१) ऐनको दफा ३५ तथा नियम ३०
बमोजिम अन्तिम नतिजा प्रकाशन गर्दा अस्थायी नियुक्तिको प्रयोजनको लागि समेत
योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम अस्थायी योग्यताक्रमको सूची प्रकाशन गर्दा
खुला प्रतियोगिता तर्फ अन्तर्वार्तामा समावेश भएको तर वैकल्पिक उम्मेदवारको
सूचीमा समावेश हुन नसकेको र लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट
हुन नसकेको तर उत्तीर्णाङ्क प्राप्त गरेका उम्मेदवारहरूमध्येबाट योग्यताक्रमका

आधारमा माग गरिएको पद सङ्ख्याको बीस प्रतिशतसम्म उम्मेदवारहरूको नाम समावेश गर्नु पर्नेछ ।

तर, बीस प्रतिशतसम्म उम्मेदवारहरूको नाम समावेश गर्दा एकजना मात्र उम्मेदवार हुने भएमा कम्तीमा दुई जना उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ ।

(३) उपनियम (१) वा (२) बमोजिम अस्थायी नियुक्तिको प्रयोजनको लागि सूची प्रकाशन गर्दा प्रयोगात्मक परीक्षा हुने पदको हकमा त्यस्तो परीक्षामा उत्तीर्णाङ्क हासिल नगर्ने उम्मेदवारको नाम समावेश गरिने छैन ।

(४) नियम ३५ को उपनियम (२) को अवस्थामा बाहेक यस नियम बमोजिम प्रकाशन भएको सूची सोही पदको अर्को विज्ञापनको निजा प्रकाशन नभएसम्म कायम रहनेछ ।

३५. **अस्थायी नियुक्तिको लागि सिफारिस गर्ने:** (१) सेवा, समूह तथा उपसमूहसँग सम्बन्धित प्रचलित कानून बमोजिम अस्थायी नियुक्तिको लागि आयोगमा माग भई आएमा आयोगले वैकल्पिक उम्मेदवारको सूचीमा नाम समावेश भई स्थायी नियुक्ति हुन नसकेका र अस्थायी उम्मेदवारको सूचीमा रहेका उम्मेदवारहरूमध्येवाट योग्यताक्रमको आधारमा सिफारिस गर्नेछ ।

(२) वैकल्पिक तथा अस्थायी सूचीमा समावेश भएका उम्मेदवारको सङ्ख्या भन्दा अस्थायी नियुक्तिको लागि माग भएको सङ्ख्या बढी भईमा आयोगले सो भन्दा अधिल्लो विज्ञापनमा वैकल्पिक तथा अस्थायी सूचीमा रहेको उम्मेदवारलाई समेत अस्थायी नियुक्तिको लागि सिफारिस गर्न सक्नेछ ।

(३) यस नियम बमोजिम अस्थायी नियुक्तिको लागि सिफारिस गर्दा बढीमा छ महिनाको लागि सिफारिस गर्नु पर्नेछ ।

३६. **रद्द गर्न सक्ने:** आयोगले लिएको परीक्षामा प्रश्नपत्र परिमार्जन, प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण वा अन्तर्वार्ता सम्बन्धी काममा संलग्न भएको दक्ष वा कर्मचारीको नजिकको नातेदार त्यस्तो परीक्षामा उम्मेदवार भई सो परीक्षामा सफल भएको प्रमाणित भएमा निजको परीक्षा वा अन्तर्वार्ता वा नियुक्तिका सिफारिस रद्द गर्न सक्नेछ र निजले नियुक्ति पाइसकेको भए प्रचलित कानून बमोजिम आवश्यक कारबाही चलाउन सम्बन्धित निकायमा सिफारिस गरी पठाउन सक्नेछ ।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि नजिकको नातेदार भन्नाले पति, पत्नी, छोरा-छोरी, दाजु-भाई, दिदी-बहिनी, भाउजु-बुहारी, आमाजु, नन्द, जेठाजु, देवर, जेठानी, देउरानी, काका-काकी, ठूलोबुबा-ठूलीआमा, सानावा-सानीआमा, भतिजा-

भतिजी, भाङ्गा-भाङ्गी, भिनाजु-ज्वाई, मामा-माइजू, फुपु-फुपाजू, साला-साली र तिनका छोराछोरी सम्झनुपर्छ ।

परिच्छेद-८

बढुवा सम्बन्धी व्यवस्था

३७. **बढुवाको विज्ञापनः** (१) आयोगले प्रचलित कानून बमोजिम प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा वा समूहमा बढुवाको लागि आयोगको कार्यतालिका बमोजिम बढुवाको विज्ञापन प्रकाशन गर्नेछ ।

(२) उपनियम (१) बमोजिम विज्ञापन प्रकाशन गर्दा बढुवा गरिने पद, तह, सङ्ख्या, सेवा, समूह, उपसमूह, उम्मेदवार हुन आवश्यक पर्ने सेवा अवधि, न्यूनतम योग्यता, दरखास्त बुझाउने म्याद र स्थान तथा आयोगले तोकेको अन्य आवश्यक विवरण समेत खुलाउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम प्रकाशित विज्ञापनमा उल्लेख भए बमोजिमको विवरण संलग्न गरी सम्भाव्य उम्मेदवारहरूले दरखास्त फाराम आयोगमा बुझाउनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम प्राप्त हुन आएका दरखास्तहरू आयोगले सम्बन्धित बढुवा समितिको सचिवालयमा पठाउनु पर्नेछ ।

(५) बढुवा सम्बन्धी दरखास्त फारामको ढाँचा र दरखास्त दस्तुर आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

३८. **प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवाको विज्ञापनः** (१) प्रदेश निजामती सेवा, स्थानीय सरकारी सेवा वा समूह सम्बन्धी प्रचलित कानून बमोजिम प्रतियोगितात्मक परीक्षाको आधारमा हुने बढुवाको लागि आयोगले कार्यतालिका बमोजिम विज्ञापन प्रकाशन गर्नेछ ।

(२) उपनियम (१) बमोजिमको विज्ञापनमा बढुवा गरिने पद, तह, सङ्ख्या, सेवा, समूह, उपसमूह, उम्मेदवार हुन आवश्यक पर्ने सेवा अवधि, न्यूनतम शैक्षिक योग्यता, दरखास्त बुझाउने म्याद र स्थान तथा आयोगले आवश्यक सम्झेका अन्य विवरण समेत खुलाउनु पर्नेछ ।

(३) सम्भाव्य उम्मेदवारले उपनियम (१) बमोजिम प्रकाशित विज्ञापनमा उल्लेख भए बमोजिमको विवरण संलग्न गरी दरखास्त फाराम बुझाउनु पर्नेछ ।

(४) बढुवा सम्बन्धी दरखास्त फारामको ढाँचा, दरखास्त दस्तुर र परीक्षा दस्तुर आयोगले तोके बमोजिम हुनेछ ।

३९. **बढुवा उपरको उजूरी:** (१) सेवा समूह सम्बन्धी प्रचलित कानून बमोजिम सम्बन्धित बढुवा समितिले गरेको बढुवा सिफारिसमा चित नबुझ्ने सम्भाव्य उम्मेदवारले सम्बन्धित सेवा शर्त सम्बन्धी कानूनमा तोकिएको म्यादभित्र उजूरीकर्ता स्वयं उपस्थित भई आयोगले तोकेको दस्तुर, आफूले बढुवा पाउनु पर्ने स्पष्ट आधार र प्रमाण समेत संलग्न राखी आयोगमा उजूरी दिन सक्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उजूरी गर्ने उजूरीकर्ता आयोगमा आफै उपस्थित हुन नसकेमा सोको कारण खुलाई कुनै कर्मचारीले उजूरीकर्ताले दिन चाहेको उजूरी आयोगमा दिन सक्नेछ ।

तर त्यसरी आयोगमा उजूरी दिन ल्याउने कर्मचारीले उजूरीको व्यहोरा र दस्तखत सम्बन्धित उजूरीकर्ताको नै हो भनी आयोग समक्ष सनाखत गरी सहीछाप गर्नु पर्नेछ ।

(३) उपनियम (१) वा (२) बमोजिम आयोगमा बढुवा उपरको उजूरी पर्न आएमा सम्बन्धित बढुवा समितिको प्रतिक्रिया, बढुवा सिफारिस भएका र उजूरीकर्ताको व्यक्तिगत विवरण, कार्यसम्पादन मूल्याङ्कन फाराम र अन्य सम्बन्धित आवश्यक कागजात समेत बढुवा समितिको सचिवालयसँग माग गरी आयोगले त्यस्तो बढुवा उजूरीको सम्बन्धमा निर्णय गर्नेछ ।

(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (३) बमोजिमको विवरण तथा कागजात प्राप्त भएको कम्तिमा सात दिन पुरा नभइ आयोगले निर्णय गर्ने छैन ।

(५) उपनियम (३) बमोजिम आयोगबाट भएको निर्णय कार्यान्वयनको लागि सम्बन्धित बढुवा समितिको सचिवालयमा पठाउनु पर्नेछ ।

परिच्छेद-९

विभागीय सजायको परामर्श सम्बन्धी व्यवस्था

४०. **विभागीय सजाय सम्बन्धी परामर्शः** (१) ऐनको दफा ४० को उपदफा (४) बमोजिम विभागीय सजायको परामर्श माग गर्दा सम्बन्धित फाइलसाथ अनुसूची-६ बमोजिमको फाराम भरी संलग्न गर्नु पर्नेछ ।

(२) कुनै कर्मचारीलाई एक प्रकारको विभागीय सजाय गर्न आयोगमा परामर्श माग गरिएकोमा आयोगबाट सो विषयमा परामर्श उपलब्ध नहुँदै वा परामर्श उपलब्ध भएपछि सो कर्मचारीलाई प्रस्ताव गरिएको सजायमा परिवर्तन गर्ने गरी पुनः परामर्श माग गर्न सकिने छैन ।

(३) उपनियम (२) मा जुनसकै कुरा लेखिएको भए तापनि सम्बन्धित कर्मचारीले काबु बाहिरको परिस्थिति परी अघि स्पष्टीकरण दिन नसकेको कारण देखाई निवेदन दिएमा वा अघि पेश गर्न नसकेको महत्त्वपूर्ण सबुत प्रमाण पछि पेश हुन आएको कारणबाट सजाय गर्ने अधिकारीलाई सजाय परिवर्तन गर्नु पर्छ भन्ने लागेमा सो को कारण सहित आफ्नो राय उल्लेख गरी पहिले प्रस्ताव गरेको सजाय परिवर्तन गर्न आयोगको पुनः परामर्श माग गर्न सकिनेछ ।

(४) यस नियम बमोजिम आयोगको परामर्श माग गरी फाइल पठाउँदा प्रदेश नियमती सेवा, प्रदेशको अन्य सरकारी सेवा र प्रदेश सङ्गठित संस्थाको सेवाका कर्मचारीको हकमा सेवा, समूह सञ्चालन गर्ने मन्त्रालयको सचिव मार्फत र स्थानीय सरकारी सेवा तथा स्थानीय तहको सङ्गठित संस्थाको सेवाका कर्मचारीको हकमा प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत मार्फत पठाउनु पर्नेछ ।

परिच्छेद-१०

विविध

४१. **दक्ष वा विशेषज्ञको सूची राख्ने:** (१) आयोगबाट लिइने परीक्षा सम्बन्धी कामका लागि आयोगले विभिन्न दक्ष वा विशेषज्ञको सूची तयार गर्नेछ ।

(२) उपनियम (१) बमोजिमको सूची आयोगले आवश्यकता अनुसार अद्यावधिक गर्नेछ ।

- (३) आयोगले तयार गरेको दक्ष वा विशेषज्ञको सूची गोप्य रहनेछ र त्यस्तो सूची प्रकाशन गर्न वा कसैलाई उपलब्ध गराउन आयोग वाध्य हुने छैन।
४२. **दक्ष तथा विशेषज्ञले आचारसंहिता पालना गर्नु पर्ने:** ऐनको दफा १२ बमोजिम आयोगको काममा सहयोग गर्ने दक्ष वा विशेषज्ञले देहायका आचारसंहिता पालना गर्नुपर्नेछ:-
- (क) आयोगद्वारा संचालन हुने परीक्षासँग सम्बन्धित पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षणसँग सम्बन्धित कार्यमा स्वार्थको ढन्द रहने कुनै कार्यमा संलग्न हुन नहुने,
 - (ख) आयोगद्वारा संचालन हुने परीक्षासँग सम्बन्धित पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षणसँग सम्बन्धित कार्यको गोपनियता कायम गर्नुपर्ने,
 - (ग) आफ्नो कर्तव्य तथा दायित्व निर्वाह गर्दा बाह्य वा आन्तरिक कुनै पनि क्षेत्रबाट कुनै पनि कारणले प्रत्यक्ष वा परोक्षरूपमा आउने प्रभावआग्रह आदिबाट ,धम्की ,भनसुन ,दवाव ,प्रलोभन , प्रेरित वा प्रभावित नभई कानूनको सही रूपमा प्रयोग गरी कार्य सम्पादन गर्नु पर्ने, र
 - (घ) आयोगले बनाएको आचारसंहिता तथा मापदण्डको पालना गर्नुपर्ने ।
४३. **कार्यतालिका बनाउने:** (१) आयोगले आफ्नो काम कारबाहीलाई व्यवस्थित र नियमित गर्ने कार्यतालिका बनाई लागू गर्नेछ ।
- (२) उपनियम (१) बमोजिमको कार्यतालिकामा आयोगले आवश्यकता अनुसार हेरफेर गर्न सक्नेछ ।
४४. **बार्षिक प्रतिवेदन:** आयोगले ऐनको दफा ५० बमोजिम पेश गर्नु पर्ने बार्षिक प्रतिवेदनमा देहाय बमोजिमका कुराहरु खुलाउनु पर्नेछ:-
- (क) आयोगले स्थायी नियुक्तिका लागि सिफारिस गरेका पद र संख्या,
 - (ख) आयोगले दिएका परामर्शका विषय,
 - (ग) आयोगले सम्बन्धित निकायलाई दिएका सुझावका विषय,
 - (घ) आयोगबाट भएका अनुसन्धानात्मक तथा प्रवर्द्धनात्मक विषय,
 - (ड) आयोग सम्बद्ध राष्ट्रिय तथा प्रदेश स्तरीय संस्थाहरुसंग समन्वयका विषय,
 - (च) आयोगले उपयुक्त ठानेका अन्य विषयहरु ।

४५. **जानकारी दिनु पर्ने:** (१) अछित्यारवालाले आयोगको सिफारिसमा भएको नियुक्ति तथा बढुवाको जानकारी आयोगलाई दिनु पर्नेछ ।
(२) सरकारी कार्यालय र सङ्गठित संस्थाले आफ्नो कार्यालयमा स्थायी वा अस्थायी नियुक्ति भएका र बढुवा तथा कायम मुकायम मुकरर भएका कर्मचारीको जानकारी आयोगलाई दिनुपर्नेछ ।
(३) प्रदेश सङ्गठित संस्था र स्थानीय तहको सङ्गठित संस्थाको सेवाका शर्तका सम्बन्धमा आयोगको परामर्श र सामान्य सिद्धान्तको कार्यान्वयनको अवस्थाको विषयमा आयोगलाई जानकारी गराउनु पर्नेछ ।
४६. **अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने:** आयोगले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ ।

अनुसूची -१

(नियम ५ को उपनियम (१) सँग सम्बन्धित)

रिक्त पदपूर्तिको लागि माग गर्दा भर्नु पर्ने माग आकृति फाराम

माग गर्ने कार्यालयको नाम र ठेगाना:-

१	२	३	४	५	६	७	८	९	१०		
क्र. सं.	माग पदको नाम	पदको तह	सेवा/समूह उपसमूह	स्थायी अस्थायी न्यूनतम शैक्षिक योग्यता	आवश्यक कार्य विवरण	संक्षिप्त दुई आ.व.मा	अधिल्लो को माग भई पूर्ति बाँकी सदृख्या	यस नयाँ सृजना रिक्त माग गरिएको सदृख्या	आ.व. माग:- पद वा भई भएको सदृख्या	कूल माग यत	कैफियत
				खुला को लागि	बढु वा को ला गि		आ .व ... को	आ .व व ... को	नयाँ पद सृजना	रि क्त	

द्रष्टव्यः

- (१) महल ८ अन्तर्गतको पहिलो कोलममा दुई आ.व.को विवरण खुलाउने ।
- (२) महल ८ अन्तर्गतको दोस्रो कोलममा नयाँ पद सृजना भएको भए कुन मितिमा भएको हो खुलाउने र रिक्त भएको भए कसरी रिक्त भएका हो कैफियत महलमा अनिवार्य रूपमा खुलाउनु पर्नेछ ।
- (३) अन्य आवश्यक कुराहरु भएमा उल्लेख गर्ने:.....

कार्यालय प्रमुखको:

दस्तखतः

मिति:

नाम, थरः

पदः

अनुसूची-२

(नियम २३ को उपनियम (१) सँग सम्बन्धित)

लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्दाको सङ्ख्या:

१. लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा माग भएको रिक्त पद सङ्ख्यामा देहाय बमोजिम उत्तीर्ण उम्मेदवारहरू थप गर्नु पर्नेछः

क्र.सं.	माग भएको रिक्त पद सङ्ख्या	थप हुने सङ्ख्या	कायम हुने उम्मेदवार सङ्ख्या
(१)	१ देखि ५ सम्म भएमा	२	३ देखि ७ सम्म
(२)	६ देखि १० सम्म भएमा	३	९ देखि १३ सम्म
(३)	११ देखि १५ सम्म भएमा	४	१५ देखि १९ सम्म
(४)	१६ देखि २० सम्म भएमा	५	२१ देखि २५ सम्म
(५)	२१ देखि २५ सम्म भएमा	६	२७ देखि ३१ सम्म
(६)	२६ देखि ३० सम्म भएमा	७	३३ देखि ३७ सम्म
(७)	३१ देखि ३५ सम्म भएमा	८	३९ देखि ४३ सम्म
(८)	३६ देखि ४० सम्म भएमा	९	४५ देखि ४९ सम्म
(९)	४१ र सो माथि जतिसुकै भएमा		२०% (बीस प्रतिशत)

२. एकीकृत परीक्षा प्रणाली अन्तर्गतिको विज्ञापनमध्ये समान शैक्षिक योग्यता भएको परीक्षाको हकमा खण्ड (१) बमोजिम कायम हुने उम्मेदवारको सङ्ख्यामा दश प्रतिशत थप गरी उम्मेदवार सङ्ख्या कायम गरिनेछ भने न्यूनतम शैक्षिक योग्यता छुट्टाछुट्टै तोकिएको परीक्षाको हकमा खण्ड (१) बमोजिम कायम हुने उम्मेदवारको सङ्ख्या त्यसरी छुट्टाछुट्टै न्यूनतम शैक्षिक योग्यता भएका सेवा वा समूह वा उपसमूहका लागि समेत पुगे नपुगेको हिसाव गरी सो सङ्ख्या नपुगुञ्जेलसम्मको प्राप्ताङ्क ल्याउने सबै उम्मेदवारको नाम समेत समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।

स्पष्टीकरण: यस अनुसूचीको प्रयोजनका लागि “एकीकृत परीक्षा प्रणाली” भन्नाले एउटै तहका विभिन्न सेवा वा समूह वा उप समूहमा रहेका विभिन्न पदहरूका लागि सञ्चालन हुने परीक्षा मध्ये सबै वा केही विषयमा एउटै परीक्षाका माध्यमबाट सञ्चालन गर्ने परीक्षा प्रणाली सम्झनु पर्दछ ।

३. प्रयोगात्मक परीक्षा हुने प्राविधिक पदमा लिखित परीक्षाबाट प्रयोगात्मक परीक्षाको लागि छनौट गर्दा रिक्त माग पद सङ्ख्या १ देखि ५ सम्म भएमा थप ५ (पाँच)

जना उम्मेदवारका नाम समावेश गर्नु पर्नेछ । माग भएका रिक्त पद सडख्या ६ (छ) वा सो भन्दा बढी भएमा माग भएका पद सडख्याको दोब्बर सडख्यामा उम्मेदवारको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।

४. समानस्तरका विभिन्न पदको लागि एउटै समयमा भएको भिन्दा भिन्दै विज्ञापन बमोजिमको लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा अन्य पदको नतिजामा नाम समावेश भएकामध्ये जितिजना उम्मेदवारको नाम त्यसपछि प्रकाशन हुने पदको नतिजामा समावेश भएको छ त्यतिकै सडख्यामा थप उम्मेदवारहरूको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।
५. खण्ड (२) र (३) बमोजिम नतिजा प्रकाशन गर्दा अन्तिम प्राप्ताङ्क समान भएका उम्मेदवार एकभन्दा बढी भएमा त्यस्ता सबै उम्मेदवारको नाम लिखित परीक्षाको नतिजामा समावेश गर्नु पर्नेछ ।
६. खण्ड (२) र (३) बमोजिम नतिजाको लागि सडख्या निर्धारण गर्दा ०.५ (शून्य दशमलव पाँच) वा सो भन्दा बढी हुन आएमा मात्र पूर्ण अङ्क एक मात्रु पर्नेछ ।
७. खण्ड (१) वा (२) वा (३) बमोजिम नतिजा प्रकाशन गर्दा कुनै कठिनाई आईपरेमा आयोगले निर्णय गरी त्यस्तो कठिनाई फुकाउन सक्नेछ ।
८. माथिल्लो तह वा पदमा पहिले नै नियुक्तिका लागि सिफारिस भैसकेको उम्मेदवारको नाम अर्को पदको विज्ञापनको लिखित परीक्षाको नतिजामा समावेश गरिने छैन र समावेश नभएको सडख्या बराबर अन्य उम्मेदवारको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।

अनुसूची – ३

(नियम २७ को उपनियम (१) र (२) सँग सम्बन्धित)

अन्तर्वार्ताको मूल्याङ्कन फाराम

विज्ञापन नं.

पद:

तह:

सेवा:

समूह:

उपसमूह:

पदसङ्ख्या:

उम्मेदवार सङ्ख्या:

सम्बन्धित मन्त्रालय/ स्थानीय तह/ संस्था:

अन्तर्वार्ता मिति:

क्र.सं.	रोल नं.	उम्मेदवारको नाम, थर	सामान्य ज्ञान, विषय सम्बन्धी ज्ञान र व्यक्तित्व	कैफियत
			प्राप्ताङ्क	
			अङ्कमा	अक्षरमा

माथि उल्लिखित विज्ञापनमा सहभागी कुनै पनि उम्मेदवार मेरो पति, पत्नी तथा छोरा-छोरी, दाजु-भाइ, दिदी-बहिनी, भाउजु-बुहारी, जेठाजु, देवर, जेठानी, देउरानी, आमाजु, नन्द, काका-काकी, ठुलोबुबा-ठुलीआमा, सानाबा-सानीआमा, भतिजा-भतिजी, भाझा- भाझी, भिनाजु-ज्वाई, मामा-माइज्यू, फुप-फुपाज्यू, साला-साली र तीनका छोराछोरी नाता पर्दैन।

अन्तर्वार्ता समितिका अध्यक्ष/सदस्यको

दस्तखत:

नाम, थर:

पद:

मिति:

द्रष्टव्यः

- (१) अन्तर्वार्ता लिइन लागेको पदको विज्ञापनमा अन्तर्वार्ता समितिका अध्यक्ष तथा सदस्यहरूका माथि उल्लिखित कुनै नाता पर्ने भएमा त्यस्ता अन्तर्वार्ताकर्ताले उक्त समूहको सो दिनको अन्तर्वार्तामा भाग लिनु हुँदैन ।
- (२) अन्तर्वार्तामा अधिकतम ७०% (सत्त्री प्रतिशत) भन्दा बढी र न्यूनतम ४०% (चालिस प्रतिशत) भन्दा कम अङ्ग दिंदा पुष्टयाई दिनु पर्नेछ ।

अन्तर्वार्ता गर्दा अन्तर्वार्ताकर्ताले ध्यान दिनु पर्ने कुरा:

१. पदको कार्य विवरण

यस अन्तर्गत सर्वप्रथम काम तथा पदको कार्य विवरण हेर्नु पर्नेछ ।

२. दरखास्त विवरण अध्ययन

दरखास्त विवरण अध्ययन गरी उम्मेदवारको शैक्षिक उपलब्धि, अनुभव, अभिरुची आदि उल्लिखित वायोडाटालाई ध्यान दिनु पर्नेछ ।

३. (क) सेवा, समूह सम्बन्धी ज्ञान

उम्मेदवारको सेवा, समूह सम्बन्धी कामको ज्ञान, अनुभव सम्बन्धित क्षेत्रको अध्ययन एवं प्रकाशित कृति, तातीम आदि कुराहरू पदका लागि कति उपयोगी छन् निजले कुनै पदमा रही काम गरी सकेको भए त्यस बारे निजको ज्ञान कतिको छ र हालको पदसँग निजले प्राप्त गरेको ज्ञानको कतिको सम्बन्ध छ? आदि कुरालाई ध्यान दिनु पर्नेछ ।

(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय सम्बन्धी ज्ञान

देशको सामाजिक, आर्थिक, राजनैतिक र अन्तर्राष्ट्रिय विषय सम्बन्धी ज्ञानकारी लिनु पर्नेछ ।

(ग) कामको अनुभव

यस सन्दर्भमा विज्ञापित पदसँग सम्बन्धित काममा कुन तहमा कति वर्ष रही अनुभव प्राप्त गरेको छ, पदको काममा विशेष योगदान एवं अनुभव भएमा सो सम्बन्धी विषयमा दक्ष एवं विशेषज्ञले दृष्टि दिनु पर्नेछ ।

(घ) रुचि (Aptitude)

सम्बन्धित पद सम्बन्धी शिक्षा प्राप्त गरे तापनि त्यस पदका निम्ति व्यक्तित्व र वास्तविक अभिरुचि छ कि छैन, सो बारे ध्यान दिनु पर्नेछ ।

४. अतिरिक्त क्रियाकलाप

सामाजिक, पारिवारिक, व्यावसायिक, खेलकुद, मनोरञ्जन, शौच (Hobby) आदि क्रियाकलापमा कुन प्रकारको संलग्नता छ? आदि कुरामा जानकारी लिने ।

५. व्यक्तित्व परीक्षण

यस परीक्षणबाट उम्मेदवारको गुण अवगुण केलाउन सकिन्छ, जसका आधार मुख्य दुई प्रकारका छन्:

(क) सङ्गठनात्मक व्यवहार प्रदर्शन

यस अन्तर्गत उम्मेदवारको अभिव्यक्ति, मनोवृत्ति, अभिरुचि, चिन्तन-शक्ति, बौद्धिक स्थिति, महत्वाकांक्षा, सहयोगी भावना आदि विषयहरू सङ्गठित देखिएमा एक गुणी उम्मेदवारको रूपमा मूल्याङ्कन गर्न सकिन्छ ।

(ख) असङ्गठनात्मक व्यवहार प्रदर्शन

अस्पष्ट बोल्ने, हडबडाउने, अशिष्ट व्यवहार, असहयोगी भावना, असन्तुष्टि आदि व्यवहारबाट उम्मेदवारलाई अवगुणी एवं असन्तुलित व्यक्तित्वका रूपमा चिनिन्छ ।

अनुसूची – ४

(नियम २७ को उपनियम (४) सँग सम्बन्धित)

अन्तर्वार्ताको अङ्कभार

- लिखित परीक्षाको पूर्णाङ्क १०० (सय) भएमा त्यसको अन्तर्वार्ताको अङ्कभार २० (बीस) कायम गरिनेछ। यस पछि लिखित परीक्षाका पूर्णाङ्कमा थप हुने प्रत्येक १०० (सय) पूर्णाङ्कभित्र अन्तर्वार्ताको अङ्कभारमा १० (दस) अङ्कका दरले थप गर्नु पर्नेछ।

उदाहरणार्थः

लिखित परीक्षाको पूर्णाङ्क	अन्तर्वार्ताको अङ्कभार	कैफियत
१०० सम्म	$20+0=20$	
२०० सम्म	$20+10=30$	
३०० सम्म	$20+10+10=40$	
४०० सम्म	$20+10+10+10=50$	

- एकिकृत परीक्षा प्रणाली लागू भएको सेवा, समूह वा उपसमूहको पदको अन्तर्वार्ताको अङ्कभार कायम गर्दा देहायको पत्र बाहेकको लिखित परीक्षाको पूर्णाङ्कको आधारमा कायम गर्नु पर्नेछ:
 - कुनै सेवा, समूह वा उपसमूहको पदको लागि मात्र उम्मेदवार हुन आवश्यक पर्ने थप पत्र,
 - अन्तिम चरणमा अङ्क गणना गर्दा पूरा प्रापाङ्क गणना नभई निश्चित प्रतिशत मात्र गणना हुने पत्र।
- प्रतिशतको हिसाबले लिखित परीक्षाको पूर्णाङ्कको तुलनामा अन्तर्वार्ता अङ्कभार २०% (बीस प्रतिशत) भन्दा बढी र १०% (दस प्रतिशत) भन्दा कम हुने छैन।
- अन्तर्वार्ताद्वारा मात्र पदपूर्ति हुने पदको लागि अन्तर्वार्ताको पूर्णाङ्क १०० (सय) हुनेछ।

अनुसूची-५

(नियम ३१ सँग सम्बन्धित)

बैकल्पिक उम्मेदवारको सङ्ख्या

१. उम्मेदवारको नियुक्तिको लागि योग्यताक्रम सूची प्रकाशन गर्दा देहाय बमोजिमको सङ्ख्यामा बैकल्पिक उम्मेदवार समावेश गरी सूची प्रकाशन गर्नु पर्नेछ ।

सि.नं.	माग भएको रिक्त पदसङ्ख्या	बैकल्पिक उम्मेदवारको सङ्ख्या
(१)	१ देखि ३ सम्म भएमा	१ (एक)
(२)	४ देखि ८ सम्म भएमा	२ (दुई)
(३)	९ देखि १५ सम्म भएमा	३ (तीन)
(४)	१६ देखि २० सम्म भएमा	४ (चार)
(५)	२१ र सो भन्दा माथि जतिसुकै भएपनि	२०% (बीस प्रतिशत)

२. एकीकृत परीक्षा प्रणाली अन्तर्गतको विज्ञापनको हकमा उम्मेदवारले उल्लेख गरेको प्राथमिकताक्रमको आधारमा सिफारिसको योग्यताक्रममा नपरेका सबै उम्मेदवार समावेश हुने गरी बैकल्पिक उम्मेदवारको सूची प्रकाशन गर्नु पर्नेछ ।

३. खण्ड (१) बमोजिम बैकल्पिक उम्मेदवारको सूची तयार गर्दा एकभन्दा बढी उम्मेदवारको अन्तिम प्राप्ताङ्क बराबर भएमा नियम २८ को उपनियम (२) बमोजिम योग्यताक्रम कायम गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।

अनुसूची – ६

(नियम ४० को उपनियम (१) सँग सम्बन्धित)
विभागीय सजायको परामर्श माग गर्दा भर्नु पर्ने फाराम

१. सजायको लागि प्रस्तावित कर्मचारीको.

नाम, थर:	कर्मचारी संखेत नं.
बाबुको नाम:	बाजेको नाम:
पति वा पत्नीको नाम:	तह:
पद:	सेवा/ समूह/ उपसमूह:
शुरु नियुक्ति मिति:	खाइ पाई आएको तलब वृद्धि (ग्रेड) सडख्या:
पाउन सक्ने अधिकतम तलब वृद्धि सडख्या:	हालको पदमा नियुक्ति मिति:
खाईपाई आएको तलब रकम:	

२. विभागीय सजाय सम्बन्धी विवरण

(क) प्रस्तावित सजायको विवरण:

(१) कर्मचारीले गरेको कसूरको छोटकरी विवरण र निज उपर लगाइएको अभियोग:

(सम्बन्धित ऐन र नियमको दफा र नियम समेत उल्लेख गर्ने)

(२) प्रस्तावित सजायको विवरण:

(सेवा सम्बन्धी ऐन र नियमको दफा र नियम समेत उल्लेख गर्ने)

(ख) यसअघि विभागीय सजाय भए नभएको:

(भएको भए)

(१) कुन कसूरमा सजाय भएको हो, कसूरको प्रकृति र मिति समेत छोटकरीमा उल्लेख गर्ने:

(२) प्रचलित कानूनको कुन दफासँग सम्बन्धित अभियोग लगाइएको हो, सो खुलाउने:

(३) आयोगबाट परामर्श लिएको भए कुन मितिमा परामर्श प्राप्त भएको हो, सो समेत खुलाउने:

३. यसै प्रकृतिको कसूरमा यस अवित्यस निकाय अन्तर्गतिका अन्य कर्मचारीलाई विभागीय सजाय गरिएको भए सो खुलाउने:

४. यसै कसूरमा संलग्न अन्य कर्मचारी भए सोको विवरण र निजहरू उपर लगाएको अभियोग वा सजायको विवरणः

५. सजाय गर्ने अधिकारीको:

नाम, थरः सेवा, समूह र उपसमूहः
पदः श्रेणी/तहः
कार्यालयः

६. फाइल पठाउने अधिकतको:

नाम, थरः दस्तखतः
पदः मिति:
कार्यालयः

आज्ञाले,
बलसागर गिरी
प्रदेश सरकारको सचिव

मुद्रक : आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश सरकार, गण्डकी प्रदेश । मूल्य रु ५०।-